



मदाने गाउँपालिका

गुल्मी जिल्ला, प्रदेश नं. ५, नेपाल

मदाने राजपत्र

वर्ष : ४	अंक : १
----------	---------

भाग : २

गाउँसभावाट मिति २०७७-०३-१० मा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको उपचार तथा व्यवस्थापनमा संलग्न जनशक्तिको जोखिम भत्ता व्यवस्थापन २०७७ बमोजिम सार्वजनिक जानकारीको लागि देहाय बमोजिम प्रकाशन गरिएको छ ।

कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको उपचार तथा व्यवस्थापनमा संलग्न जनशक्तिको जोखिम भत्ता व्यवस्थापन २०७७

आज्ञाले
सुरेश भण्डारी
प्रमुख प्रशासकीय अधिकृत

कार्यविधि संख्या :-	१०
---------------------	----

कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको उपचार तथा व्यवस्थापनमा संलग्न जनशक्तिको
जोखिम भत्ता व्यवस्थापन २०७७

सभाबाट स्वीकृत मिति :-	२०७७-०३-१०
------------------------	------------

मदाने गाउँपालिका

पुर्कोटदह, गुल्मी
५ नं प्रदेश
नेपाल

कार्यविधि, २०७७

प्रस्तावना:- कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको पहिचान, रोकथाम, नियन्त्रण तथा उपचार सम्बन्धी कार्यमा संलग्न जनशक्तिलाई नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७६।१२।०९ को निर्णय अनुसार जोखिम भत्ता उपलब्ध गराउन वाञ्छनीय भएकोले, संक्रामक रोग ऐन २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी मदाने गाउँ पालिकाले देहायको अनुसारको कार्यविधि जारी गरेको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ:- (१) यस कार्यविधीको नाम “कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको उपचारमा संलग्न जनशक्तिको जोखिम भत्ता व्यवस्थापन कार्यविधि, २०७७” रहेको छ।

(२) यो कार्यविधि मदाने गाउँपालिकाले स्वीकृत गरेको मिति देखी प्रारम्भ हुनेछ ।

२. परिभाषा:- विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस आदेशमा -

- (क) “उपचार” भन्नाले कोभिड १९ को संक्रमणको पहिचान, रोकथाम, नियन्त्रण तथा उपचार सम्बन्धी स्वास्थ्य सेवा सम्झनु पर्छ ।
- (ख) “कोभिड १९” भन्नाले SARS COV-2 भाइरसले गर्ने संक्रमणबाट मानिसलाई हुने रोग सम्झनु पर्छ ।
- (ग) “प्रयोगशाला” भन्नाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला वा कोभिड-१९ को परीक्षण गर्न योग्य प्रयोगशाला सम्झनु पर्छ ।
- (घ) “जोखिम भत्ता” भन्नाले कोभिड-१९ को संक्रमणको उपचारमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न रहने जनशक्तिलाई यस आदेश बमोजिम प्रदान गरिने भत्ता सम्झनुपर्दछ ।
- (ङ) “मन्त्रालय” भन्नाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्झन पर्दछ।
- (च) “गाउँपालिका” भन्नाले मदाने गाउँपालिका सम्झनु पर्दछ ।
- (छ) “जनशक्ति” भन्नाले कोभिड १९ का संक्रमणको रोकथाम, नियन्त्रण तथा उपचारमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न दफा ३ बमोजिमको कार्यमा संलग्न देहाय बमोजिमका जनशक्ति सम्झन पर्छः--

१. चिकित्सक,
२. नर्स,
३. पारामेडिक्स
४. प्रयोगशालाकर्मी,
५. इमेजिड सेवा प्रदायक,
६. एम्बुलेन्स चालक तथा सहायक,
७. इलेक्ट्रिसिएन तथा प्लम्बर,
८. सुरक्षाकर्मी,
९. सरसफाइमा संलग्न कर्मचारी,

१०. प्रशासनिक तथा अन्य कर्मचारी र सहयोगी कर्मचारी

११. सम्बन्धित कार्यालय प्रमुखले कोभिड-१९ को संक्रमणको रोकथाम, नियन्त्रण तथा उपचारमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न रहेको भनी प्रमाणित गरेका कर्मचारी ।

३. जोखिम भत्ता प्राप्त गर्न सक्ने:- कोभिड-१९ को संक्रमणको उपचारमा संलग्न देहाय बमोजिमका निकायका देहाय बमोजिमका काममा खटिएका जनशक्तिले जोखिम भत्ता प्राप्त गर्न सक्नेछन:

(क) देहाय बमोजिमका हेल्थ डेस्कमा कार्यरत जनशक्ति:

(१) स्थलगत नाकामा खडा गरिएका हेल्थ डेस्कमा खटिएका।

(२) नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तह अन्तर्गतका कार्यालय वा अन्य कुनै निकायले आवश्यक ठानी विभिन्न स्थानमा खडा गरिएका हेल्थ डेस्कमा खटिएका ।

(ख) देहाय बमोजिमका क्वारेन्टाइनमा कार्यरत जनशक्ति

(१) नेपाल सरकारले विदेशबाट उद्धार गरी ल्याएका व्यक्तिहरूको हेरचाह तथा निगरानीका लागि नेपाल सरकारबाट खडा गरिएका क्वारेन्टाइनमा खटिएका।

(२) कोभिड-१९ को संक्रमण हुन सक्ने शंका गरिएका विभिन्न नाकाबाट नेपाल प्रवेश गरेका स्वदेशी तथा विदेशी नागरिकलाई राख्नका लागि नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तह अन्तर्गतका कार्यालय वा अन्य कुनै निकायबाट खडा गरिएका क्वारेन्टाइनमा खटिएका,

(३) कोभिड-१९ को संक्रमण हुन सक्ने शंका गरिएका देशभित्र रहेका व्यक्तिलाई नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तह तथा अन्तर्गतका मन्त्रालय, कार्यालय वा अन्य कुनै निकायबाट खडा गरिएका क्वारेन्टाइनमा नै राख्नुपर्ने भनी सिफारिस गरिएका व्यक्तिहरूलाई राख्नको लागि खडा गरिएका क्वारेन्टाइनमा खटिएका,

(४) नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तह अन्तर्गतका कार्यालयबाट खडा गरिएका अन्य कुनै क्वारेन्टाइनमा खटिएका ।

(ग) देहाय बमोजिमका उपचारमा संलग्न जनशक्ति -

(१) संक्रमणको शंकास्पद व्यक्तिलाई शुरु परीक्षण (स्क्रिनिंग) र सो कार्यमा सहयोग पुर्याउने तथा फिवर (ज्वरो) क्लिनिकमा खटिएका जनशक्ति,

(२) संक्रमणको शंकास्पद व्यक्तिलाई आइसोलेसनमा राखेको अवस्थामा त्यस्तो आइसोलेसन बेड तथा वार्डमा खटिएका जनशक्ति,

(३) संक्रमण भई उपचाररत रहेका व्यक्तिको उपचारमा खटिएका जनशक्ति,

(४) कोभिड १९ को संक्रमणको पुष्टि भएका व्यक्तिलाई उपचार गर्न भनी तोकिएका अस्पतालमा कार्यरत जनशक्ति

(५) संक्रमणको शंकास्पद व्यक्ति तथा संक्रमणको पुष्टि भएका व्यक्तिको इमेजिड सेवा प्रदायक जनशक्ति ।

(घ) देहाय बमोजिमका प्रयोगशाला परीक्षणमा संलग्न जनशक्ति:

- (१) कोभिड-१९ को संक्रमणको शंकास्पद व्यक्तिको नमूना संकलन, प्याकिड र ढुवानीमा संलग्न जनशक्ति,
 (२) कोभिड-१९ को संक्रमणको शंकास्पद व्यक्तिको नमूना परिक्षण र प्रमाणिकरण गर्ने जनशक्ति...
 (ङ) स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्र (HEOC) मा कार्य गर्न तोकिएका जनशक्ति ।
 (च) खण्ड (क), (ख), (ग), (घ) र (ङ) बमोजिमको जनशक्तिलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोगका लागि तत् तत् स्थानमा खटिएका जनशक्ति ।
 (छ) कोभिड-१९ का विरामीसँग सम्पर्कमा आएकाहरुको खोजी कार्य (कन्ट्याक्ट ट्रेसिङ्ग) मा खटिएका स्वास्थ्यकर्मी ।
 (ज) यस दफामा उल्लेखित जनशक्ति बाहेक नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहमा खण्ड (क), (ख), (ग), (घ), (ङ), (च) र (छ) मा उल्लेखित जनशक्तिको व्यवस्थापनमा संलग्न प्रशासन सेवामा कार्यरत जनशक्ति ।
 (झ) यस आदेश बमोजिमको कार्यको अनुगमन, मूल्याङ्कन तथा व्यवस्थापनमा संलग्न जनशक्ति ।

४. विवरण तथा कागजात संलग्न गर्नुपर्ने: (१) जोखिम भत्ता प्राप्त गर्नका लागि पुष्ट्याई सहितको देहाय बमोजिमका विवरण तथा कागजात संलग्न गरी दफा ६ बमोजिमको निकाय समक्ष पेश गर्नु पर्नेछ:-----

- (क) दफा ३ बमोजिमको कार्य गर्नका लागि खटाएको प्रमाण वा खटिएको स्थानमा कार्य गरेको प्रमाणित हाजिरी
 (ख) क्वारेन्टाईनको हकमा सम्भावित संक्रमित व्यक्ति क्वारेन्टाईनमा बसेको विषय पुष्ट्याई गर्ने विवरण
 (ग) फिबर (ज्वरो) क्लिनिकको हकमा फिबर क्लिनिक संचालन गरेको प्रमाण तथा फिबर क्लिनिकमा चेकजाँच गरेका व्यक्तिको विवरण
 (घ) उपचारमा संलग्न जनशक्तिको हकमा शुरु परीक्षण गरेका, आईसोलेसनमा राखेका तथा संक्रमणको पुष्टि भई उपचार गरेका विरामीको विवरण
 (ङ) ईमेजिङ्ग सेवा प्रदायकको हकमा कोभिड १९ को शंकास्पद तथा पुष्टि भएका विरामीलाई ईमेजिङ्ग सेवा प्रदान गरेको विवरण
 (च) प्रयोगशाला परीक्षणमा संलग्न जनशक्तिको हकमा नमूना संकलन गरिएका तथा प्रयोगशाला परीक्षण गरिएका व्यक्तिको विवरण
 (२) उपदफा (१) को खण्ड (क) मा जुनसुकै कुरा लेखिएको भए तापनि कोभिड-१९ को संक्रमण भएका व्यक्तिहरुलाई उपचार गर्न स्वास्थ्य सस्थामा कार्यरत जनशक्ति र दफा ३को खण्ड (छ) र (ज) बमोजिमको जनशक्तिको हकमा खटाएको पत्र आवश्यक पर्ने छैन ।
 (३) जनशक्ति ब्यवस्थापनका लागी संलग्न जनशक्तिको हकमा लकडाउन अबधिभर कार्यालयमा खटीई काम काज गरेको प्रमाणित हाजिरि विवरण ।

५. रकम उपलब्ध गराउने: कोभिड-१९ को संक्रमणको पहिचान, रोकथाम, नियन्त्रण तथा उपचारमा संलग्न जनशक्तिलाई जोखिम भत्ता बापतको रकम स्थानीय तहले उपलब्ध गराउने छ ।

६. जोखिम भत्ता व्यवस्थापन:-

- (१) कोभिड-१९ को संक्रमणको पहिचान, रोकथाम, नियन्त्रण तथा उपचारमा खटाएका जनशक्तिलाई खटाउने निकायले नै जोखिम भत्ता व्यवस्थापन गर्नु पर्नेछ।
- (२) उपदफा (१) मा जुनसकै कुरा लेखिएको भए तापनि स्थानीय तहले खटाएका जनशक्तिलाई सम्बन्धित स्थानीय तहले नै जोखिम भत्ताको व्यवस्था गर्नु पर्नेछ।
- (३) निजी, गैरसरकारी, सहकारी तथा सामुदायिक अस्पतालले कोभिड-१९ को संक्रमणको उपचारमा प्रत्यक्ष रुपमा संलग्न जनशक्तिलाई यस आदेशमा उल्लेख भए बमोजिमको जोखिम भत्ता उपलब्ध गराउनु पर्नेछ।
- (५) उपदफा (१) बमोजिमको विवरण प्राप्त भएपछि विवरणको आवश्यक जाँचबुझ गरी जोखिम भत्ता प्रदान गर्नुपर्ने देखिएमा गाउँपालिकाले त्यस्तो रकमको भुक्तानी दिन पर्नेछ।

७. जोखिम भत्ता: देहायको जनशक्तिलाई देहाय बमोजिम जोखिम भत्ता उपलब्ध गराइनेछः--

- (क) संक्रमणको शंका लागि आइसोलेसनमा राखिएका वा संक्रमण पुष्टि भई उपचारमा रहेका बिरामीहरूको उपचारमा प्रत्यक्ष संलग्न जनशक्ति, पालिकाको स्थापना गरीएको फिबर (ज्वरो) क्लिनिकमा प्रत्यक्ष संलग्न जनशक्ति तथा संक्रमणको शंकास्पद तथा पुष्टि भएका बिरामीको नमूना संकलन गर्ने जनशक्तिलाई नेपाल सरकारले तोकेको शुरु तलब स्केलको शत प्रतिशत,
- (ख) संक्रमणको शंका लागि आइसोलेसनमा राखिएका वा संक्रमण पुष्टि भई उपचारमा रहेका बिरामीहरूको उपचारमा अप्रत्यक्ष संलग्न र ईमेजिङ्ग सेवा प्रदायक जनशक्ति तथा जनशक्ति ब्यवस्थापनका लागी खटीने प्रशासन सेवामा रहेर काम गर्ने लाई नेपाल सरकारले तोकेको शुरु तलब स्केलको पचहत्तर प्रतिशत,
- (ग) कोभिड-१९ को महामारी शुरु भइसके पछि स्थापना गरिएका हेल्थ डेस्कमा खटिएका जनशक्ति तथा प्रयोगशाला परीक्षणका लागि संकलन गरिएको नमूना प्याकिङ्ग तथा ओसारपसारमा संलग्न तथा आइसोलेसनमा राखिएका र संक्रमण पुष्टि भई उपचाररत बिरामीहरूको ओसारपसारमा संलग्न सवारी साधनमा कार्यरत जनशक्तिलाई दोहोरो नपर्ने गरी नेपाल सरकारले तोकेको शुरु तलब स्केलको पचास प्रतिशत
- (घ) कोभिड-१९ को परीक्षण गर्ने प्रयोगशालामा कार्यरत जनशक्तिमध्ये प्रत्यक्ष रुपमा परीक्षण तथा प्रमाणीकरणमा संलग्न जनशक्तिलाई दोहोरो नपर्ने गरी नेपाल सरकारले तोकेको शुरु तलब स्केलको शत प्रतिशत,
- (ङ) दफा ३ को खण्ड (क) र (ख) बमोजिमको कार्य गर्न तोकिएका जनशक्तिलाई नेपाल सरकारले तोकेको शुरु तलब स्केलको पचहत्तर प्रतिशत,
- (च) खण्ड (क), (ख) र (घ) को कार्यमा सहयोग पुर्याउने कार्यमा संलग्न र दफा ३ को खण्ड (ङ), (च), (छ), (ज) र (झ) बमोजिम तोकिएका जनशक्तिलाई नेपाल सरकारले तोकेको शुरु तलब स्केलको पचास प्रतिशत।

८. अनुगमन गर्ने:- जोखिम भत्ता लागू भए नभएको र जोखिम भत्ताको दुरुपयोग भए नभएको सम्बन्धमा गाउँकार्यपालिकाले अनुगमन गर्नेछ ।
९. जोखिम भत्ताको अवधि: (१) देहायका जनशक्तिलाई देहायको अवधि देखि लागू हुने गरी जोखिम भत्ता उपलब्ध गराइनेछ:
- (क) तोकिएको क्वारेनटाइनमा कार्यरत जनशक्तिको हकमा २०७६ साल चैत्र १० गते देखि,
 - (ख) कोभिड-१९ को महामारी शुरु भइसके पछि स्थापना गरिएका हेल्थ डेस्कको हकमा उक्त हेल्थ डेस्कहरु सञ्चालनमा आएको मिति देखि
 - (ग) खण्ड (क) र (ख) मा उल्लेख भए देखि बाहेक अन्यको हकमा २०७६ साल चैत्र १० गते देखि,
 - (२) उपदफा (१) बमोजिमको जोखिम भत्ता नेपालमा कोभिड-१९ नियन्त्रण भईसकेको वा जोखिम नरहेको भनी नेपाल सरकारले निर्णय गरेको मिति वा २०७७ साल असार मसान्तमध्ये जुन अघि हुन्छ सोही अवधिसम्म कायम रहनेछ।
 - (३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भएता पनि गाउँकार्यपालिकाको सहमतिमा म्याद थप गर्न सकिनेछ ।
१०. गाउँपालिकाले आवश्यक व्यवस्था गर्ने:- यस निर्देशिकाको कार्यान्वयन गर्दा कुनै बाधा अड्काउ परेमा गाउँकार्यपालिकाले त्यस्तो बाधा अड्काउ फुकाउन आवश्यक व्यवस्था गर्नेछ ।